

# Ezr

## Chapter 10

Nepali Interlinear

Reference: Nepali ERV

1 וּבְהַתְּפִילָּהּ שָׂרָא וּבְהַתְּוֹדוֹתָיו וּבְכֹהֵן רֹדְרֵהֶקוּ וּמִתְנַפְּלֵי לְפָנָיו בֵּית הָאֱלֹהִים נִקְבְּצוּ אֵלָיו  
उनकहाँ भेला-भए परमेश्वरको मन्दिर सामु र-घोप्टो-परेको रोडरहेको र-पाप-स्वीकार-गर्दै एज्रा र-प्रार्थना-गर्दै  
[H0413](#) [H6908](#) [H0430](#) [H6440](#) [H5307](#) [H1058](#) [H3034](#) [H5830](#) [H6419](#)

מִיִּשְׂרָאֵל קָהָל רַב- מְאֹד אֲנָשִׁים וְנָשִׁים וַיְלִדִים כִּי- בְּנוּ הָעָם הַרְבֵּה-  
सभा इसाएलबाट धेरै-ठूलो धेरै-ठूलो — पुरुषहरू र-स्त्रीहरू र-बालबच्चाहरू किनभने रोएका-थिए जनताले  
[H1058](#) [H3206](#) [H8082](#) [H0376](#) [H3966](#) [H6951](#) [H3478](#)

בְּכֹהֵן :  
— रोदन  
[H1059](#)

जब एज्राले स्वयं रूँदै परमेश्वरको मन्दिर अघि बसेर प्रार्थना गरे। र दोष स्वीकार गरे त्यसबेला इसाएली पुरुष, स्त्री र केटा-केटीहरूको ठूलो भिड तिनीकहाँ भेला भए। किनभने मानिसहरू जोडले रोडरहेका थिए।

2 וַיַּעַן שְׁכַנְיָהּ בֶן- יְהוֹאֵל מִבְּנֵי [עוֹלָם] (עֵילָם) וַיֵּאמֶר לְעִזְרָא אֲנֹכְנוּ  
र-बोले शकन्याह — यहीएलको-छोरा छोराहरूमध्ये एलामका — एज्रालाई हामीले  
[H0587](#) [H5830](#) [H0559](#) [H3171](#) [H7935](#)

מְעַלְנוּ מִשְׁכַּנְנוּ בְּאֵלֵהֵינוּ וְנָשָׁב וְנָשִׁים נְכַרְוֹת מְעַמֵּי הָאָרֶץ וְעֵתָה יֵשׁ- מְקוֹהָ  
अपराध-गरेका-छौं परमेश्वर-हाम्रोविरुद्ध र-राख्यौं पत्नीहरू न्कर्वोत जनताहरूबाट देशका तर-अब आशा छ  
[H3426](#) [H6258](#) [H0776](#) [H5237](#) [H0802](#) [H3427](#) [H0430](#) [H4603](#)

לְיִשְׂרָאֵל עַל- זָאת :  
— इसाएलका-लागि यसबारेमा  
[H2063](#) [H3478](#)

शकन्याह, यहीएलको छोरा, एलामका कुलहरू मध्ये एक-ले एज्रालाई भने, “हामी हाम्रा परमेश्वरप्रति विश्वासहीन भएको छौं। त्यस भूमिका विदेशी स्त्रीहरूसित विवाह गरेर।

3 וְעֵתָה נִכְרְתָה- בְּרִית לְאֵלֵהֵינוּ לְהוֹצִיאָ כָּל- נָשִׁים וְהַנּוֹלָד וּמִהֶם בְּעֶצֶת  
र-अब गरौं करार परमेश्वर-हाम्रोसँग निकाल्न सबै पत्नीहरू र-जन्मिएकाहरू तिनहरूबाट सल्लाहअनुसार  
[H6258](#) [H3772](#) [H1285](#) [H0430](#) [H3318](#) [H3605](#) [H0802](#) [H3205](#) [H1992](#) [H6098](#)

אֲדָנָי וְהַחֲרָדִים בְּמִצְוַת אֱלֹהֵינוּ וּכְתוּרָה יַעֲשֶׂה :  
प्रभुको र-काम्नेहरूको आज्ञाअनुसार परमेश्वर-हाम्रोको र-व्यवस्थाअनुसार गरियोस्  
[H0113](#) [H2730](#) [H4687](#) [H0430](#) [H8451](#)

अब, यस विषयमा इसाएलका निम्ति अझ आशा छ। यसर्थ अब यी समस्त पत्नीहरू अनि तिनीहरूका छोरा-छोरीहरूलाई मेरा मालिक एज्रा को अनि हाम्रा परमेश्वरको आदेश र आदर गर्नेहरूको सल्लाह अनुसार पठाउनका निम्ति व्यवस्था अनुसार हाम्रा परमेश्वर सित हामी एक करार गरौं।

4 קוּם כִּי- עָלִיתָ הַרְבֵּה וְאֲנֹכְנוּ עִמָּךָ חִזְק :  
उठ किनभने तपाईंमाथि काम तपाईंसाथ हिम्मती-गर तपाईंसँग  
[H2388](#) [H0587](#) [H1697](#)

उठ, किनभने यो तिम्रो जिम्मेवारिको कुरा हो अनि हामी तिम्रोसाथ छौं। यसो गर्ने साहस गर।”

5 **וַיִּקְרָא** **עֲזָרָא** **וַיִּשְׁבַּע** **אֶת־** **שָׂרִי** **הַכֹּהֲנִים** **הַלְוִיִּם** **וְכָל־** **יִשְׂרָאֵל** **לְעֲשׂוֹת**  
 र-उठे एज्रा र-शपथ-खुवाए — सरदारहरूलाई पुजारीहरूका लेवीहरूका र-सबै इस्राएललाई गर्न  
 H5830 H7650 H0853 H8269 H3548 H3881 H3605 H3478

**כְּדָבָר** **הַזֶּה** **וַיִּשְׁבַּעֵנוּ:**  
 वचनअनुसार यो र-शपथ-खाए  
 H1697 H2088 H7650

यसर्थ एज्रा उठे र उनले पूजाहारीहरू लेवीहरू अनि इस्राएलका समस्त मानिसहरूका अगुवाहरूलाई, जे गर्ने सल्लाह भएको छ। त्यही गर्ने शपथ दिलाए। तिनीहरूले त्यसै गर्ने शपथ गरे।

6 **וַיִּקְרָא** **עֲזָרָא** **מִלְפָּנָיו** **בַּיַּת** **הַהֵאָלָהִים** **וַיִּלְךָ** **אֶל־** **לְשַׁכַּת** **יְהוֹחָנָן** **בֶּן־** **אֶלְיָשִׁיב**  
 र-उठे एज्रा सामुबाट मन्दिर परमेश्वरको र-गयो र-गयो कोठामा यहीहानान एल्याशीबको-छोराको  
 H5830 H6440 H0430 H3212 H0413 H3957 H3076 H0475

**וַיִּלְךָ** **רֹחֵם** **לֶחֶם** **לֶאֱכֹל** **וּמַיִם** **לֶא־** **שָׁתָה** **כִּי** **מִתְאַבֵּל** **עַל־** **מַעַל**  
 र-गयो त्यहाँ रोटी खाए न-खाए र-पानी पिए किनभने शोकमा-थिए अपराधमाथि  
 H3212 H8033 H3899 H3808 H0398 H4325 H3808 H8354 H0056 H4604

**הַגּוֹלָה:** **ס**  
 निर्वासनका —  
 H1473

त्यसपछि एज्रा परमेश्वरको मन्दिर सामुनेबाट पर गए अनि उनी एल्यासीबका छोरा योहानानको कोठामा गए अनि उनले त्यहीं रात बिताए। उनले त्यहाँ रोटी खाएनन्, अनि पानी पनि पिएनन्, किनभने कैदी बाट फर्केर आउनेहरूको अविश्वासीपनले गर्दा उनी अझ आफशोस गर्दै थिए।

7 **וַיַּעֲבִירוּ** **קוֹל** **בֵּיהוּדָה** **וַיְרוּשָׁלַם** **לְכָל־** **בְּנֵי** **הַגּוֹלָה** **לְהַקְבִּיץ** **יְרוּשָׁלַם:**  
 र-घोषणा-गरे संदेश यहूदामा र-यरूशलेममा सबै छोराहरूलाई निर्वासनका भेला-हुन यरूशलेममा  
 H3063 H3389 H3605 H1473 H6908 H3389

तिनीहरूले कैदीबाट फर्केर आउने सबैलाई यरूशलेममा भेला हुनु भनि यहूदा अनि यरूशलेम भरि घोषणा गरे।

8 **וְכָל־** **אֲשֶׁר** **לֶא־** **יָבֹא** **לְשַׁלֵּשֶׁת** **הַיָּמִים** **כַּעֲצַת** **הַשָּׂרִים** **וְהַזְּקֵנִים** **יַחְדָּם**  
 र-जो-सुकैले न-आउँछ आउँदैन तीन दिनभित्र सल्लाहअनुसार सरदारहरू र-बूढाहरूको जम्ब-गरियोस्  
 H3605 H3808 H0935 H7969 H3117 H6098 H8269 H2205

**כָּל־** **רְכוּשׁוֹ** **וְהוּא** **יִבְדֵּל** **מִקְהָל** **הַגּוֹלָה:** **ס**  
 सम्पत्ति-उसको र-उनी अलग-गरियोस् सभाबाट निर्वासनका सबै  
 H3605 H7399 H1931 H0914 H6951 H1473

तीन दिन भित्रमा जो आउँदैन, अधिकारी अनि धर्मगुरुको निर्णय अनुसार उसले आफ्नो सम्पूर्ण सम्पत्ति गुमाउन सक्ने छन्। अनि उसलाई फर्केर देशनिकालाहरूको समूहबाट अलग गरिनेछ।

9 **וַיִּקְבְּצוּ** **כָּל־** **אֲנָשֵׁי־** **יְהוּדָה** **וּבְנֵי־** **יְרוּשָׁלַם** **לְשַׁלֵּשֶׁת** **הַיָּמִים** **הוּא** **חֹדֶשׁ**  
 र-भेला-भए सबै मानिसहरू यहूदा र-बेन्यामीनका यरूशलेममा तीन दिनभित्र यो महिना  
 H6908 H3605 H0376 H3063 H1144 H3389 H7969 H1931 H2320

**הַתְּשִׁיעִי** **בְּעֶשְׂרִים** **בַּחֹדֶשׁ** **וַיִּשְׁבוּ** **כָּל־** **הָעָם** **בְּרָחוֹב** **בַּיַּת** **הַהֵאָלָהִים** **מִרְעִידִים**  
 नौ बीसौ तारिखमा-महिनाको र-बसे सबै जनता चौकमा मन्दिरको परमेश्वरको काम्दै  
 H8671 H6242 H2320 H3427 H3605 H7339 H0430 H7460

**עַל־** **הַדָּבָר** **וּמַהוֹשֵׁמִים:** **פ**  
 — कुरामाथि र-वर्षाको-कारणले  
 H1697 H1653

यसर्थ तीन दिन भित्र मा यहूदा अनि बिन्यामीनका समस्त मानिसहरू यरूशलेममा भेला भए। यो नवौ महिनाको बिसौ दिन थियो। समस्त मानिसहरू परमेश्वरको मन्दिरको खुला स्थानमा बसेका थिए। अनि त्यस वृष्टिको कारणले तिनीहरू डरले काम्दै थिए।

10	וַיִּקְרָא र-उठे	עֲזָרָא एज्रा	הַכֹּהֵן पुजारी	וַיֹּאמֶר र-भने	אֱלֹהִים तिनीहरूलाई	אַתֶּם तिमीहरूले	מֵעַלְתֶּיכֶם अपराध-गरेको-छ	וַתָּשִׁיבוּ र-राख्यौ	נָשִׁים पत्नीहरू	נִכְרִיּוֹת परदेशी
	<a href="#">H5237</a>	<a href="#">H0802</a>	<a href="#">H3427</a>	<a href="#">H4603</a>	<a href="#">H0413</a>	<a href="#">H0559</a>	<a href="#">H3548</a>	<a href="#">H5830</a>		

לְהוֹסִיף  
थप्न

עַל-  
—

אֲשַׁמַּת  
दोषमाथि

יִשְׂרָאֵל:  
इसाएलको

[H3478](#)

[H0819](#)

[H3254](#)

तब पूजाहारी एज्रा उठे अनि तिनीहरूलाई भने, “विदेशी स्त्रीहरू विवाह गरेर तिमीहरू अविश्वसनीय भएका छौ यसरी इसाएलमा अपराध बढाएका छौ।

11	וַעֲתָהּ र-अब	הָגְנוּ देओ	תּוֹרָה स्वीकार	לִיהְוָה परमप्रभुलाई	אֱלֹהֵי- परमेश्वर	אַבְתֵּיכֶם पूर्खाहरू-तिम्रोको	וַעֲשׂוּ र-गर	רְצוֹנִי इच्छा-उहाँको	וְהַבְּדִלּוּ र-अलग-होओ	מַעֲמֵי जनताहरूबाट
	<a href="#">H6258</a>	<a href="#">H5414</a>	<a href="#">H8426</a>	<a href="#">H3068</a>	<a href="#">H0430</a>	<a href="#">H0001</a>	<a href="#">H7522</a>	<a href="#">H0914</a>		

הָאָרֶץ  
देशको

וּמִן-  
र-मध्ये

הַנָּשִׁים  
पत्नीहरू

הַנִּכְרִיּוֹת:  
परदेशी

[H5237](#)

[H0802](#)

[H0776](#)

यसर्थ अब हाम्रा पिता-पुर्खाका परमेश्वर प्रति अपराध स्वीकार गर अनि उहाँको इच्छा अनुसार कार्य गर। तिमीहरूले स्वयंलाई त्यस भूमिका मानिसहरूबाट अनि तिमीहरूका विदेशी पत्नीहरूबाट अलग गर।”

12	וַיִּעֲנוּ र-जवाफ-दिए	כָּל- सबै	הַקְּהָל सभाले	וַיֹּאמְרוּ र-भने	קוֹל स्वर	גְּדוּל ठूलो	כִּן यस्तै	כַּדְבָּרְךָ —	עֲלֵינוּ हाम्रोमाथि
	<a href="#">H3605</a>	<a href="#">H1697</a>	<a href="#">H6951</a>	<a href="#">H0559</a>		<a href="#">H1697</a>	<a href="#">H1697</a>	<a href="#">H1697</a>	

לְעֲשׂוֹת:  
गर्न

सम्पूर्ण सभाले उच्च आवाजमा उत्तर दिए, “हजूर, तपाईंले भन्नु भए अनुसार हामीले गर्नु पर्छ।

13	אַבְל तर	הָעַם जनता	רַב धेरै-छ	וְהַעֲת र-समय	נְשָׁמִים वर्षाको	וְאֵין र-शक्ति-छैन	כִּחַ —	לְעֲמֹד खडा-हुन	בַּחוּץ बाहिर	וְהַמְלֵאכָה र-काम	לֹא- न-हो
	<a href="#">H0061</a>	<a href="#">H3808</a>	<a href="#">H0259</a>	<a href="#">H6256</a>	<a href="#">H1653</a>	<a href="#">H0369</a>	<a href="#">H5975</a>	<a href="#">H2351</a>	<a href="#">H4399</a>	<a href="#">H3808</a>	

לְיִוֵּם  
दिन

אֶחָד  
एकको

וְלֹא  
र-न

לְשָׁנִים  
दुईको

כִּי-  
किनभने

הַרְבִּינוּ  
धेरै-गर्‍यो

לְפָשַׁע  
अपराध-गर्न

בְּרָכָר  
कुरामा

הָזָה:  
यो

[H8147](#)

[H3808](#)

[H0259](#)

[H3117](#)

[H2088](#)

[H1697](#)

[H6586](#)

तर यहाँ धेरै मानिसहरू छन् अनि यो वर्षा ऋतु हो। यसर्थ हामी बाहिर उभिन सक्तैनौं। यो काम एक वा दुइ दिनको होइन, किन हामीले यस कुरामा महानरूपले पाप गरेका छौ।

14	וַעֲמַדוּ- खडा-हुन्	נָא कृपया	שָׂרִינוּ सरदारहरू-हाम्रो	לְכָל- सबै-लागि	הַקְּהָל सभाको	וּכְל- र-सबै	אֲשֶׁר जसले	בְּעָרֵינוּ शहरहरूमा-हाम्रो	הַחֹשֶׁב राखेका-छन्	נָשִׁים पत्नीहरू
	<a href="#">H5975</a>	<a href="#">H4994</a>	<a href="#">H8269</a>	<a href="#">H3605</a>	<a href="#">H6951</a>	<a href="#">H3605</a>	<a href="#">H3605</a>	<a href="#">H3427</a>	<a href="#">H0802</a>	

נִכְרִיּוֹת  
परदेशी

יבֹא  
आओस्

לְעֵתִים  
समयमा

מִזְמָנִים  
नियुक्त-गरिएको

וְעַמְהֶם  
र-तिनसँग

זְקֵנֵי-  
बुजुर्गहरू

עִיר  
शहर

וְעִיר  
शहरका

וְשֹׁפְטֵיהֶם  
र-न्यायकर्ताहरू-उसका

עָד  
सम्म

לְהָשִׁיב  
फिर्ता-लिन

חַרוֹן  
ज्वलन्ती

אֶת-  
क्रोध

מִמֶּנּוּ  
हामीबाट

עַד  
सम्म

לְרָכָר  
कुरामा

הָזָה:  
यो

פ-  
—

[H5237](#)

[H0935](#)

[H6256](#)

[H2163](#)

[H2205](#)

[H5704](#)

[H8199](#)

[H5704](#)

[H0430](#)

[H0639](#)

[H2740](#)

[H7725](#)

[H2088](#)

[H1697](#)

[H5704](#)

हाम्रा अधिकारीहरू, प्रमुखहरूले सम्पूर्ण सभाको प्रतिनिधित्व गरून् अनि हाम्रा शहरका सबैजना जसले विदेशी स्त्रीहरू विवाह गरेका छन्। तिनीहरूसित प्रत्येक शहरका धर्मगुरु अनि त्यहाँका न्यायकर्ताहरू नियोजित समयमा आउन्, जब सम्म यस विषयमा हाम्रा परमेश्वरको जल्दो क्रोध हामीबाट टाढा हटदैन।”

זאת	על-	עמדו	הקנה	בן-	ויחזיה	עשהאל	בן-	יונתן	אף	15
यसबारेमा	—	खडा-भए	तिक्वाहको-छोरा	—	र-यहज्याह	असाहेलको-छोरा	—	योनातान	तर	
<a href="#">H2063</a>		<a href="#">H5975</a>	<a href="#">H8616</a>		<a href="#">H3167</a>	<a href="#">H6214</a>		<a href="#">H3129</a>	<a href="#">H0389</a>	

ומשולם  
 ושבתי  
 הלוי  
 עזרים:  
 र-मशुल्लाम  
 र-शब्बतै  
 लेवी  
 सहायता-गरे  
[H4918](#)  
[H7678](#)  
[H3881](#)  
[H5826](#)

केवल असाहेलका छोरा जोनाथन अनि, टिकभाहका छोरा याज्याहले विरोध गरे। अनि मशुल्लाम, शब्बतै लेवीले तिनीहरूलाई समर्थन गरेनन्।

האבות	ראשי	אנשים	הכהן	עזרא	ויבדלו	הגולה	בני	בן	ויעשו	16
पितृकुलका	अगुवाहरू	मानिसहरू	पुजारी	एज्रा	र-अलग-भए	निर्वासनका	छोराहरूले	यस्तो	र-गरे	
<a href="#">H0001</a>		<a href="#">H0376</a>	<a href="#">H3548</a>	<a href="#">H5830</a>	<a href="#">H0914</a>	<a href="#">H1473</a>				

לדרוש  
 דרשו  
 להשיב  
 לחדש  
 אחר  
 ביום  
 וישבו  
 בשמות  
 וכלם  
 אבתם  
 לבית  
 दाराको  
 दशौं  
 महिनाको  
 पहिलो  
 दिन  
 र-बसे  
 नाउँद्वारा  
 र-सबै  
 पूर्खाहरू-तिनको  
 कुलका-लागि  
[H1875](#)  
[H6224](#)  
[H2320](#)  
[H0259](#)  
[H3117](#)  
[H3427](#)  
[H8034](#)  
[H3605](#)  
[H0001](#)

הקבר  
 कुरामा-जाँच  
[H1697](#)

फर्केका कैदीहरूले यसो गरे। पूजाहारी एज्राले कुलका प्रमुखहरूलाई आफ्ना कुलका विभागको प्रतिनिधित्व गर्नका निम्ति थरि थरिका मानिसहरू चुने अनि ती सबैलाई नाउँद्वारा पदस्थ गरेका थिए। दशौं महिनाको को पहिलो दिन तिनीहरू विषय अध्ययन गर्न बसे।

פ	הראשון:	לחדש	אחד	יום	עך	נכריות	נשים	ההשבו	אנשים	בכל	ויכלו	17
—	पहिलो	महिनाको	पहिलो	दिन	सम्म	परदेशी	पत्नीहरू	राखेका-थिए	मानिसहरू	सबैमा	र-सके	
	<a href="#">H7223</a>	<a href="#">H2320</a>	<a href="#">H0259</a>	<a href="#">H3117</a>	<a href="#">H5704</a>	<a href="#">H5237</a>	<a href="#">H0802</a>	<a href="#">H3427</a>	<a href="#">H0376</a>	<a href="#">H3605</a>	<a href="#">H3615</a>	

तिनीहरूले ती सबै मानिसहरू, जसले विदेशी स्त्रीहरू विवाह गरेका थिए। व्यापार अर्को वर्षको पहिलो महिनाको पहिलो दिन सम्ममा पुरा गरे।

בן-	ישוע	מבני	נכריות	נשים	השבו	אשר	הכהנים	מבני	וימצא	18
—	येशुअ	छोराहरूमध्ये	परदेशी	पत्नीहरू	राखेका-थिए	जसले	पुजारीहरूका	छोराहरूमध्ये	र-भेटियो	
	<a href="#">H3442</a>		<a href="#">H5237</a>	<a href="#">H0802</a>	<a href="#">H3427</a>		<a href="#">H3548</a>		<a href="#">H4672</a>	

ויבדלו  
 ואליעזר  
 משיח  
 ואחיו  
 ויבדק  
 ויגדל  
 ויריב  
 ר-यारीब  
 र-एलीएजेर  
 मासेयाह  
 र-दाजुहरू-उसका  
 योसादाकको-छोरा  
[H3402](#)  
[H0461](#)  
[H4641](#)  
[H0251](#)

विदेशी स्त्रीहरू विवाह गर्ने पूजाहारीका सन्तान मध्ये यिनीहरू भेटिए: योसादाकका छोरा येशुअको सन्तान अनि भाईकाहरूका: मासेयाह, एलाजार, यारीब अनि गदल्याह।

ס	אשמתם:	על-	צאן	איל-	ואשמים	נשיהם	להוציא	יהם	ויתנו	19
—	दोषका-लागि-तिनको	—	बाख्राको	भेडा	र-दोषीहरूले	पत्नीहरू-आफ्ना	निकाल्न	हात-तिनको	र-दिए	
	<a href="#">H0819</a>		<a href="#">H6629</a>		<a href="#">H0818</a>	<a href="#">H0802</a>	<a href="#">H3318</a>	<a href="#">H3027</a>	<a href="#">H5414</a>	

तिनीहरू सबैले आफ्ना पत्नीहरूलाई तलाक दिने वचन दिए अनि तिनीहरू प्रत्यकले आफ्ना बथानबाट एउटा भेडा आफ्ना दोषका निम्ति दोष बलि अर्पण गरे।

ס	ויבדיה:	חנני	אמר	ומבני	20
—	र-जबद्याह	हनानी	इम्मेरका	र-छोराहरूमध्ये	
	<a href="#">H2069</a>	<a href="#">H2607</a>	<a href="#">H0564</a>		

इम्मेरका कुलहरूबाट: हनानी अनि जबदियाह।

ויעזיה:	ויחאל	ושמעיה	ואליה	מעשיה	חרם	ומבני	21
र-उज्जियाह	र-यहीएल	र-शमेयाह	र-एलीयाह	मासेयाह	हारीमका	र-छोराहरूमध्ये	
<a href="#">H5818</a>	<a href="#">H3171</a>	<a href="#">H8098</a>	<a href="#">H0452</a>	<a href="#">H4641</a>	<a href="#">H2766</a>		

हारीमका कुलहरूबाट: मासेयाह, एलियाह, शमायाह, यहीएल, र उज्जियाह।

ס	וּמְבִנֵי	פְּשָׁחוֹר	אֶלְיוּעִינִי	מַעֲשֵׂיָהּ	יִשְׁמַעְאֵל	נְתַנְאֵל	יְזַבְּד	וְאֶלְעָשָׂה:	ס	22
—	र-छोराहरूमध्ये	पशहरका	एल्योएनै	मासेयाह	इश्माएल	नतनेल	योजाबाद	र-एलासाह	—	
		<a href="#">H6583</a>		<a href="#">H4641</a>	<a href="#">H3458</a>	<a href="#">H5417</a>	<a href="#">H3107</a>	<a href="#">H0501</a>		

पशहरका कुलहरूबाट: एल्योएनै, मासेयाह, इश्माएल, नतनेल, योजाबाद अनि एलासा।

ס	וּמְבִנֵי	הַלְוִיִּם	יְזַבְּד	וְשִׁמְעִי	וּקְלִיָּהּ	הוּא	קְלִיטָא	פְּתַחְיָהּ	יְהוּדָה	וְאֶלְעָזָר:	ס	23
—	र-मध्ये	लेवीहरूका	योजाबाद	र-शिमई	र-केलायाह	उनी	कलीटा	पतह्याह	यहूदाह	र-एलीएजेर	—	
		<a href="#">H3881</a>	<a href="#">H3107</a>	<a href="#">H8096</a>	<a href="#">H7041</a>	<a href="#">H1931</a>	<a href="#">H7042</a>	<a href="#">H6611</a>	<a href="#">H3063</a>	<a href="#">H0461</a>		

लेवीहरू मध्ये: योजाबाद, शिमी, केलायाह, पतहियाह, यहूदा अनि एलाजार।

ס	וּמְבִנֵי	הַמְּשֻׁרָרִים	אֶלְיָשִׁיב	וּמִן-	הַשְּׁעָרִים	שָׁלֹם	וְטֵלֵם	וְאֹרִי:	ס	24
—	र-मध्ये	गायकहरूका	एल्याशीब	र-मध्ये	द्वारपालकहरूका	शल्लूम	र-तेलेम	र-ऊरी	—	
		<a href="#">H7891</a>	<a href="#">H0475</a>		<a href="#">H7778</a>	<a href="#">H7967</a>	<a href="#">H2928</a>	<a href="#">H0221</a>		

गवैयाहरू मध्ये: एल्याशीब। द्वारपालहरू मध्ये: शल्लूम, तेलेम अनि ऊरी।

וּמִיִּשְׂרָאֵל	מְבִנֵי	פְּרִעֵשׁ	רְמִיָּה	וַיְזִיָּהּ	וּמִלְכִיָּהּ	וּמִיָּמִן	וְאֶלְעָזָר	וּמִלְכִיָּהּ	ס	25
र-इसाएलमध्ये	छोराहरूमध्ये	परोशका	रम्याह	र-यिज्जियाह	र-मल्कियाह	र-मीयामीन	र-एलाजार	र-मल्कियाह	—	
<a href="#">H3478</a>		<a href="#">H6551</a>	<a href="#">H7422</a>	<a href="#">H3150</a>	<a href="#">H4441</a>	<a href="#">H4326</a>	<a href="#">H0499</a>	<a href="#">H4441</a>		

וּבְנֵיהֶם:  
— र-बनायाह  
[H1141](#)

अनि रहेका, अन्य इस्राएली मध्ये: परोशका कुलहरूका: सम्याह, यिज्याह, मल्किया, मियामीन, एलाजार, मल्कियाह, बनायाह।

ס	וּמְבִנֵי	עֵילָם	מִתְנַיָּה	זְכַרְיָהּ	וַיְחִיאֵל	וְעֵבְרָי	וַיְרַמּוֹת	וְאֶלְיָהּ:	ס	26
—	र-छोराहरूमध्ये	एलामका	मत्तन्याह	जकर्याह	र-यहीएल	र-अब्दी	र-येरेमोत	र-एलीयाह	—	
		<a href="#">H4983</a>	<a href="#">H4983</a>		<a href="#">H3171</a>	<a href="#">H5660</a>	<a href="#">H3406</a>	<a href="#">H0452</a>		

एलामका कुलहरूबाट: मत्तन्याह, जकर्याह, यहीएल, अब्दी, येरेमोत अनि एलिया।

ס	וּמְבִנֵי	זְתוּא	אֶלְיוּעִנִי	אֶלְיָשִׁיב	מִתְנַיָּה	וַיְרַמּוֹת	וְזַבְּד	וַעֲזִיזָא:	ס	27
—	र-छोराहरूमध्ये	जत्तूका	एल्योएनै	एल्याशीब	मत्तन्याह	र-येरेमोत	र-जाबाद	र-अजीजा	—	
		<a href="#">H2240</a>	<a href="#">H0475</a>	<a href="#">H0475</a>	<a href="#">H4983</a>	<a href="#">H3406</a>	<a href="#">H2066</a>	<a href="#">H5819</a>		

जत्तूका कुलहरूबाट: एल्योएनै, एल्याशीव, अत्तन्याह, येरेमोत, जरबाद अनि अजीजा।

ס	וּמְבִנֵי	בְּבֵי	יְהוֹחָנָן	חֲנַנְיָהּ	זְבִי	עֲתַלְיָ:	ס	28
—	र-छोराहरूमध्ये	बेबैका	यहोहानान	हनन्याह	जब्बै	र-अत्लै	—	
		<a href="#">H0893</a>	<a href="#">H3076</a>		<a href="#">H2079</a>	<a href="#">H6270</a>		

बेबैका कुलहरूका: यो मानिसहरू येहोहानान, हनन्याह, जब्बै अनि अत्लै।

ס	וּמְבִנֵי	בָּנִי	מְשֻׁלָּם	מְלִוּוֹ	וְעֵדָיָהּ	יִשׁוּב	וְשִׁאֵל	(וְרַמּוֹת):	ס	29
—	र-छोराहरूमध्ये	बानीका	मशुल्लाम	मल्लूख	र-अदायाह	याशूब	र-शेआल	र-रामोत	—	
		<a href="#">H1137</a>	<a href="#">H4918</a>		<a href="#">H5718</a>	<a href="#">H3437</a>	<a href="#">H7594</a>	<a href="#">H3406</a>		

बानीका कुलहरूबाट: मशुल्लाम, मल्लूक, अदायाह, याशूब, शाल अनि येरेमोत।

וּמְבִנֵי	פְּתַח	מוֹאָב	עַדְנָא	וּכְלָל	בְּנֵיָהּ	מַעֲשֵׂיָהּ	מִתְנַיָּה	בְּצִלְאֵל	וּבְנֵי	וּמְנַשֶּׁה:	ס	30
र-छोराहरूमध्ये	पहत	मोआबका	अदना	र-कलाल	बनायाह	मासेयाह	मत्तन्याह	बसलेल	र-बिजूई	र-मनश्शेह	—	
	<a href="#">H6355</a>	<a href="#">H6355</a>	<a href="#">H5733</a>	<a href="#">H3636</a>	<a href="#">H1141</a>	<a href="#">H4641</a>	<a href="#">H4983</a>	<a href="#">H1212</a>	<a href="#">H1131</a>	<a href="#">H4519</a>		

पहत-मोआबका कुलहरूबाट: अदना, केलाल, बनायाह, मासेयाह, मत्तन्याह, बज्जेल बिजूई अनि मनश्शे।

31  
 וּבְנֵי חָרָם אֱלִיעֶזֶר יִשְׁיָה מְלֻכְיָה שְׁמַעְיָה שְׁמַעוֹן:  
 र-छोराहरू हारीमका एलीएजर यिश्शियाह मल्कियाह शमायह, शिमेओन।  
 H8095 H8098 H4441 H3449 H0461 H2766

हारीमको कुलहरूबाट यी मानिसहरू: एलाजार, यिश्शियाह, मल्कियाह, शमायह, शिमेओन।

32  
 בְּנֵימִן מְלֻךְ שְׁמַרְיָה:  
 बेन्यामीन मल्लूख शमर्याह  
 H8114 H1144

बिन्यामिन, मल्लूह, अनि शमर्याह।

33  
 מִבְּנֵי חֹרָה מִתְּנִי חָשִׁם מִתְּנֵי מִתְּתָה זָבָד אֱלִיפֶלֶט יֵרֵמֵי מְנַשֶּׁה שְׁמַעִי:  
 छोराहरूमध्ये मत्तनै हाशूमका मत्तनै जाबाद एलीपेलेत येरेमै मनश्शे शिमई  
 H8096 H4519 H3413 H0467 H2066 H4992 H4982 H2828

हाशूमका कुलहरूबाट यी मानिसहरू मत्तनै, मत्तता, जाबाद, एलीपेलेत, येरेमै, मनश्शे अनि शिमी।

34  
 מִבְּנֵי חֹרָה בְּנֵי מַעְדֵי עֲמִרָם וְאוּאֵל:  
 छोराहरूमध्ये बानीका मादै अग्राम र-उएल  
 H0177 H6019 H4572 H1137

बानीका कुलहरूबाट यी मानिसहरू: मादे, अग्राम, अनि ऊएल।

35  
 בְּנֵיהַ בְּדִיָּה [כְּלֵהִין] (כְּלֵהוּ):  
 बनायाह बेद्याह  
 H3622 H3622 H0912 H1141

बनायाह, बेदयाह कलूही।

36  
 וּבְנֵיהַ מְרֵמוֹת אֱלִישָׁב:  
 वन्याह मेरेमोत एल्याशीब  
 H0475 H4822 H2057

बन्याह, मरेमोत, एल्याशीब।

37  
 מִתְּנֵיהַ מִתְּנֵי [וַיַּעֲשֵׂן] (וַיַּעֲשֵׂי):  
 मत्तन्याह मत्तनै  
 H3299 H3299 H4982 H4983

मत्तन्याह, मत्तनै अनि यास्।

38  
 וּבְנֵי רִבְזִי שְׁמַעִי:  
 र-बिन्नी र-बानी शिमई  
 H8096 H1131 H1137

बिन्नीको कुलहरूबाट यी मानिसहरू:

39  
 וְשִׁלְמִיָּה וְנָתָן וְעֲדָיָה:  
 र-शेलेम्याह र-नातान र-अदायाह  
 H5718 H5416 H8018

शिमी, शेलेम्याह, नातान अनि अदाया।

40  
 מִכְּנַדְבֵי שָׁשִׁי שָׁרֵי:  
 मक्नदबै शाशै शारै  
 H8298 H8343 H4367

मक्नादबै, शाशै, अनि शारै।

41 עֲזַרְיָאֵל וְשֵׁלֶמְיָאָה שְׁמַרְיָה:  
अजरएल र-शेलेम्याह शमर्याह  
[H5832](#) [H8018](#) [H8114](#)

| अज्रेल शेलेम्याह, शमर्याह।

42 שְׁלֹמֹם אֲמַרְיָה יוֹסֵף:  
शल्लूम अमर्याह योसेफ  
[H7967](#) [H0568](#) [H3130](#)

| शल्लूम, अमर्याह अनि योसेफ।

43 מִבְּנֵי חוֹרָאֵהוּמָּה נְבוֹכָדְנֶצַּר יְעִיָּאֵל מַתִּיתְיָהּ זָבָד זְבִינָא [יְדוֹן] (יְדָי) וְיִזְעָרָל בְּנָיָה:  
छोराहरूमध्ये नेबोका यईएल मत्तियाह जाबाद जीबना इदै योएल अनि बनायाह  
[H3273](#) [H4993](#) [H2066](#) [H2081](#) [H3035](#) [H3035](#) [H3100](#) [H1141](#)

| नेबोका कुलहरूबाट यी मानिसहरू: यीएल, मत्तियाह जाबाद, जीबना, इदै योएल अनि बनायाह।

44 כָּל-אֵלֶּה [נְשָׂאִין] (נְשָׂאוֹ) נָשִׁים נְכָרִיּוֹת וַיֵּשׁ מִתֵּינָהּמָּה נְשִׁים וַיְשִׁיבוּ  
यी-सबैले [नशाइन] (नशाओ) पत्नीहरू परदेशी र-थिए र-थिए तिन्हरूमध्ये पत्नीहरू र-जन्माइदिएका-थिए  
[H3605](#) [H0428](#) [H5375](#) [H5375](#) [H0802](#) [H5237](#) [H3426](#) [H1992](#) [H0802](#)

בְּנֵי: -  
छोराहरू

| यी सबै मानिसहरूले विदेशी स्त्रीहरूलाई विवाह गरेका थिए, अनि तिनीहरू कसैको पत्नीहरूसंग छोरा-छोरीहरू थिएनन्।